

माछापुच्छे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

लाहाचोक, कास्की

कार्यपालिका बैठकको निर्णय सार्वजनिकीकरण

कार्यपालिका बैठक नं. ९

मिति: २०७९।०२।१३

निर्णय नं. १

चालु आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत वार्षिक योजना तथा कार्यक्रमहरू मध्ये सम्झौता हुन बाँकी योजना तथा कार्यक्रमहरू २०७९ जेठ २० गते भित्र सम्झौता गरी सक्ने तथा सम्झौता भएका योजना तथा कार्यक्रमहरू २०७९ असार १० गते भित्र सम्पन्न गर्ने र वडागत रूपमा सम्पन्न भएका योजनाहरूको अनुगमन वडा अनुगमन समितिबाट गर्ने र सम्पन्न भएका योजनाहरूको भुक्तानिको लागि वडा समितिबाट निर्णय गरी गाउँपालिकामा सिफारीस गर्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं. २

यस गाउँपालिकाको गाउँपालिकास्तरीय अनुगमन समितिमा तपसिल बमोजिमका सदस्यहरूलाई तोक्ने सर्वसम्मत निर्णय गरियो ।

तपसिल:

१. श्री मधुसुधन अधिकारी, वडा अध्यक्ष, वडा नं ४
२. श्री शर्मिला तामाङ, कार्यपालिका सदस्य

निर्णय नं. ३

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १७ बमोजिम यस माछापुच्छे गाउँपालिका गाउँ कार्यपालिकाको नियमित मासिक बैठक प्रत्येक महिनाको ३ गते बस्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं. ४

माछापुच्छे गाउँपालिकाको गत आर्थिक वर्ष २०७८।०७९ को दोस्रो चौमासिकमा सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रमहरू, गाउँपालिकाको समग्र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा मिति २०७९ जेठ २५ गते बुधवार वडा नं ४ स्थित घले होम स्टेमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं. ५

आगामी आर्थिक वर्ष २०७९/८० मा यस गाउँपालिकामा कार्यान्वयन गरिने प्रदेश समपूरक अनुदान तथा विशेष अनुदानका आयोजना/कार्यक्रम "प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७५ (पहिलो संशोधन, २०७६)" बमोजिम लुम्बे - कुइवाड - सैदीघट्ट - सिदिङ्ग - कालिमाटी घलेल हुँदै लुम्बे सडक योजना तथा "प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७६ (पहिलो संशोधन, २०७६)" बमोजिम नयाँ पुल - ईदि

खोला खानेपानी योजना र वडा नं ९ को स्वास्थ्य चौकी भवन निर्माण योजनालाई गण्डकी प्रदेश अर्थ मन्त्रालयमा सिफारिस गरी पठाउने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं. ६

यस माछापुच्छ्रे गाउँपालिकाको कार्यालिकाको प्रवक्ताका रूपमा वडा नं २ को वडा अध्यक्ष श्री गणेश आचार्यलाई तोक्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं. ७

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ को उपदफा (ग) बमोजिमको यस गाउँपालिकाको स्थानीय राजस्व परामर्श समितिको सदस्यमा तपसिल बमोजिमा कार्यपालिकाका सदस्यहरूलाई सदस्यको रूपमा तोक्ने सम्बसम्मत निर्णय गरियो ।

तपसिल,

१. श्री इन्द्र गुरुड, वडा अध्यक्ष, वडा नं १
२. श्री श्रीदेवी विश्वकर्मा, कार्यपालिका सदस्य

निर्णय नं. ८

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ को उपदफा (ग) बमोजिमको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सदस्यमा तपसिल बमोजिमा कार्यपालिकाका सदस्यहरूलाई सदस्यको रूपमा तोक्ने सम्बसम्मत निर्णय गरियो ।

तपसिल,

१. श्री बैकुण्ठ प्रसाद भण्डारी, वडा अध्यक्ष, वडा नं ७
२. श्री राम बहादुर गुरुड, वडा अध्यक्ष, वडा नं ८
३. श्री जमुना पुन, कार्यपालिका सदस्य
४. श्री राजु सार्की, कार्यपालिका सदस्य

निर्णय नं. ९

यस गाउँपालिकाका सम्पूर्ण वडाहरूमा क्रियाशील टोल विकास संस्थाहरू गाउँपालिकामा अनिवार्य दर्ता गर्ने र गाउँपालिकामा दर्ता भई सकेका टोल विकास संस्थाहरूलाई विधान बमोजिम साधारण सभा सम्पन्न गरी सोको जानकारी गाउँपालिकामा पेश गर्ने सम्बसम्मत निर्णय गरियो ।